

श्रम दुर्घटना

- कम्पनीले विदेशी नागरिक र पार्ट टाइम कामदारले श्रम दुर्घटना बीमा प्रयोग गर्न सक्दैनन् भनेर भन्यो।
- मैले श्रम दुर्घटना बीमा माग गर्ने तर कम्पनीबाट रोजगारदाताको प्रमाणपत्र प्राप्त भएको छैन।

1. सुरुमा निश्चय गरेर हेर्नुहोस्।

श्रम दुर्घटना बीमा भनेको कामको क्रममा चोटपटक, रोग आदि लागेको खण्डमा उपचार खर्च र कामबाट बिदा लिएको अवधिको पारिश्रमिकको क्षतिपूर्ति दिने प्रणाली हो। कामसँग उचित कारण सम्बन्ध भएको चोटपटक वा रोग भएमा त्यो श्रम दुर्घटना बीमाको दायरामा पर्छ।

कामदारलाई रोजगार दिने सम्पूर्ण रोजगारदाताहरूलाई श्रम दुर्घटना बीमामा सहभागी हुन अनिवार्य गरिएको छ। यदि रोजगारदाताले सहभागी प्रक्रिया नगरेर बीमा शुल्क भुक्तानी गरे तापनि, कामदारले श्रम दुर्घटनाको लागि आवेदन दिन सक्छ। साथै पार्ट टाइम, आरुबाइतो, अस्थायी कामदार, दैनिक कामदार जस्ता रोजगारीको ढाँचा जस्तोसुकै भएपनि, विदेशी नागरिक भएपनि श्रम दुर्घटना बीमाको क्षतिपूर्तिको दायरामा पर्छन्।

2. कम्पनीले श्रम दुर्घटना बीमा प्रयोग गर्न सकिँदैन (स्वीकार गरिँदैन) भनेर भन्यो भने

श्रम दुर्घटनाको लागि कम्पनीले आवेदन दिनुपर्छ भनेर गलत रूपमा बुझेका मान्छेहरू पनि हुन्छन् तर वास्तवमा यसको लागि दुर्घटनामा परेको व्यक्ति स्वयं वा उक्त व्यक्तिको परिवारको सदस्यले आवेदन दिन्छन्। दुर्घटनामा परेको कामदार काम गरिरहेको कार्यस्थललाई अधिकार क्षेत्रमा राख्ने श्रम मापदण्ड निरीक्षण कार्यालयमा आवेदन दिनुहोस्।

काममा जाने र कामबाट फर्कने कार्य र कामको गहिरो सम्बन्ध हुने हुनाले काममा जाने र कामबाट फर्कने क्रममा भएको दुर्घटनामा पनि श्रम दुर्घटना बीमा लागु हुन्छ।

श्रम दुर्घटना बीमा माग गर्ने खण्डमा, रोजगारदाताबाट दुर्घटना अधिको तलब रकम वा दुर्घटना भएको तथ्यको प्रमाण आवश्यक पर्छ। रोजगारदाता यो प्रमाण दिन अस्वीकार गर्ने अवस्थाहरू हुन सक्छन्। यस्तो अवस्थामा प्रमाण दिन अस्वीकार गरिएको विवरण उल्लेख गरिएको कागजात संलग्न गरी, कामदार स्वयंले श्रम मापदण्ड निरीक्षण कार्यालयसँग माग गर्न सक्छ। (माग पत्र श्रम मापदण्ड निरीक्षण कार्यालयबाट प्रत्यक्ष प्राप्त गर्न सकिन्छ)।

3. उपचार खर्चको भुक्तानी र क्षतिपूर्ति प्रक्रिया

चोटपटक आदिको उपचार गरिएको अस्पताल श्रम दुर्घटना बीमाले तोकेको अस्पताल भएको खण्डमा, उक्त अस्पतालको काउन्टरमा उपचार लाभ आवेदन फारम पेस गर्नुहोस्। श्रम दुर्घटना बीमाले तोकेको अस्पताल नभएको खण्डमा, श्रम मापदण्ड निरीक्षण कार्यालयमा पेस गर्नुहोस्।

श्रम दुर्घटना बीमाले तोकेको अस्पताल भएमा उपचारको बेला पैसा तिर्नु पर्दैन। तर श्रम दुर्घटना बीमाले तोकेको अस्पताल नभएको खण्डमा, त्यो बेला अस्पतालमा आफैले उपचार खर्च भुक्तानी गर्नुहोस्। पछि श्रम मापदण्ड निरीक्षण कार्यालयबाट उपचार खर्च फिर्ता गरिन्छ। यस्तो अवस्थामा प्रक्रियागत कारणले केही समय लाग्ने अवस्था पनि हुन्छ।

साथै उपचारको लागि कम्पनीबाट बिदा लिएको अवधिको लागि कामबाट बिदा लिएको अवधिको क्षतिपूर्ति माग गर्ने खण्डमा, चिकित्सकको प्रमाण लेखिएको कामबाट बिदा लिएको क्षतिपूर्ति लाभ आवेदन पत्र श्रम मापदण्ड निरीक्षण कार्यालयमा सिधै पेस गर्नुपर्छ।

4. ठीकसँग प्रक्रिया हुन नसकेको बेला

शंका लागेको कुरालाई त्यत्तिकै नछोडी, कानागावा जिल्लाको विदेशी नागरिकहरूको लागि श्रम सम्बन्धी परामर्श काउन्टरमा फोन गरी वा प्रत्यक्ष रूपमा आएर परामर्श गर्नुहोस्।

काउन्टरमा अनुवादक मार्फत समस्याको समाधानका उपायहरूबारे सल्लाह दिने, अवस्था अनुसार कम्पनीमा सम्पर्क गरी सत्य कुरा निश्चय गर्ने जस्ता कुराहरू गरी सम्बन्धित पक्षहरू आफै समाधानमा पुग्न मद्दत गरिन्छ।

पुष्टि गर्नुहोस्।

- ☐ आवेदन दिन नसकिनुको कारण के हो?
- ☐ कम्पनीले रोजगारदाताको रूपमा श्रम दुर्घटना प्रमाणित नगर्नुको कारण के हो?